

त्रि.वि. कानून संकाय, नेपाल ल क्याम्पस एलएल.वि. द्वितीय बर्ष २०७५/०७६ को अभ्यास अदालत  
अन्तर्गत फौजदारी मुद्दाको विवरणः

(कक्षा रोल नं. ६३४४ देखि ६४६५ सम्मका विद्यार्थीहरूका लागी मात्र)

जिल्ला खोटाङ्ग, जन्तेदुङ्गा गाउँपालिका वडा नम्बर १ मा बस्ने संजोक राईको जाहेरीले नेपाल सरकार  
विरुद्ध

जिल्ला खोटाङ्ग, जन्तेदुङ्गा गाउँपालिका वडा नम्बर १ बस्ने सुवास राई भन्ने भारतमान राई

**मुद्दा : ज्यान सम्बन्धी कसुर**

- (१) मेरो दिदी प्रमिला राई र भिनाजु सुवास भन्ने भारतमान राई काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका कपनस्थितमा वर्ष ८ को छोरा विशाल राईसमेत डेरा गरी होटल चलाई आएकोमा मिति २०७५।०८।०१ गते अ.१०:३० बजे रातीको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं १० कपनस्थितमा आफु बस्ने कोठाभित्र प्रतिवादी सुवास भन्ने भारतमान राईले आफ्नो श्रीमती वर्ष ३६ की प्रमिला राईलाई तरकारी काट्ने चक्कुले पछाडी ढाडको भागमा हानी सख्त घाइते बनाई उपचारको लागि तत्काल चाहविलस्थित हेलिपड हेलिपड अस्पतालमा लगी चिकित्सकलाई देखाउँदा मृत्यु घोषणा गरेको भन्ने मैले थाहा पाई दिदी प्रमिला राईको शव टिचिङ्ग अस्पतालमा गई हेर्दा चिनी निज प्रतिवादी भिनाजु सुवास भन्ने भारतमान राईले मेरो दिदी प्रमिला राईलाई कर्तव्य गरी मारेकोले निज प्रतिवादीलाई कानून बमोजिम गरी पाउँ भन्ने व्यहोराको संजोग राईको जाहेरी दरखास्त ।
- २) काठमाण्डौ जिल्ला बुढानिलकाण्ठ नगरपालिका वडा नं १० कपनस्थित पूर्वमा खाली जग्गा पश्चिममा सडक तथा सिताराम थापाको घर, उत्तरमा सुरज केसीको घर र दक्षिणमा अच्युतप्रसाद पौडेलको जस्ताको छाना भएको घर रहेको सो घरको दुइवटा सटर भएकोमा त्यहाँ निज प्रतिवादी सुवास राई र प्रमिला राईले लिई बस्ने गरेको। सोही मध्ये दक्षिणतर्फको कोठामा सुवास राईको परिवार सुत्ने कोठाको विस्तारामा भएको कपडा तथा सो कोठाको भुईमा पुरै रगत लागी रगताम्मे हुनाका साथै सो घरको प्यासेजमा समेत रगत भएको, । वारदात स्थानमा भएको रगतलाई स्वाव बनाई नमुना बनाई उठाएको। वारदातस्थानमा सुवास राई फेला परी घटना सम्बन्धमा सोधपुछ गर्दा तत्काल मुख सावित भई वारदातमा प्रयोग गरेको तरकारी काट्ने चक्कु घर मुनी वारीमा फालेको छु भनी बताए अनुसार खोजी गर्दा २५ मिटर तल वारीमा रगत लागेको अवस्थामा भएको १३ ईन्च लामो चक्कु फेला पारी वरामद गरी लगी गएको हो भन्ने व्यहोराको घटनास्थल मुचुल्का ।
- ३) मृतकको शवलाई सुरक्षित साथ उल्टाइ पल्टाई हेर्दा पछाडीको ढाडतिरको दाहिने करङ्गको भागमा दुई इन्च लम्वाई, ०.७ ईन्च चौडाई भएको गहिरो प्वाल परेको घाउचोट भएको भन्ने व्यहोराको मृतक प्रमिला राईको लास जाँच मुचुल्का ।

४. श्रीमती प्रमिला राई विगत अं.६ महिना अगाडीदेखि मेरो डेरा कोठा खाजाघर नजिकै वसी मेरो खाजा पसलमा आउने जाने गरेका राजकुमार लिम्बु भन्ने सँग फोन सम्पर्क गर्ने र प्रायजसो साँझतिर तरकारी किन्न जान्छु भनी वाहिर गई निज राजकुमार लिम्बु भन्ने सँग भेटी घुम्न गई राती अवेर ९।१० वजेतिर घर कोठामा फर्की आउने गर्दा मैले मेरो श्रीमतीलाई किन राती अवेर गरेर कोठामा आउछ्यौ भनी सम्झाउने गरेको थिएँ। यसरी नै मिति २०७५।०८।०१ गते राती मेरो श्रीमती छोरा र म सुतेको अवस्थामा अं.२१:०० वजेतिर श्रीमती प्रमिला राईलाई निज राजकुमार लिम्बु भेटन गई करीव एक घण्टापछि कोठामा आएपछि मैले कहाँ गएर किन ढिलो आएको भनी सम्झाई बुझाई गर्दा उल्टै मलाई किन चाहियो मेरो खुसी जहाँसुकै जाउँ भन्दा दुवै जनाको विवाद भयो। छोरा विशाल राई अर्को खाटमा सुति निदाएको थियो। हामी श्रीमान श्रीमती बीच विवाद झगडा हुन थालेपछि श्रीमती प्रमिला राईले पसलमा भएको तरकारी काटने चक्कु ल्याई मलाई हान्न खोज्दा मैले खोसी रीसको आवेशमा उक्त चक्कुले कोठाभित्र खाटमा भएको अवस्थामा पछाडी ढाडमा हानेको हो। चक्कु हानेपछि मैले उक्त चक्कु घर कोठा मुनी वारीमा फालिदिएको थिएँ। श्रीमती घाइते भइ रगताम्मे भएपछि मैले हारगुहार गरी कराएपछि घरवेटी लगायत वरपरका मानिसहरू प्रहरी समेत आई पुगी घाइते मेरो श्रीमतीलाई उपचारको लागि अस्पताल लगेको हो। पछि मेरो श्रीमती प्रमिला राईको हेल्पिङ हेण्डस अस्पतालमा लागि चिकित्सकलाई देखाउँदा मृत्यु भएकोले मलाई प्रहरीले पक्राउ गरी लगेको हो भन्ने व्यहोराको प्रतिवादी सुवास राई भन्ने भारतमान राईको बयान।
५. निज प्रतिवादी सुवास भन्ने भारतमान राईलाई कर्तव्य गरी मारेकोले कानून बमोजिम गरी पाउँ भन्ने व्यहोराको प्रेरणा राई र कुशल राईले गरेको एकै मिलान व्यहोराको घटना विवरण कागज।
६. Sharp force injury to chest भन्ने व्यहोराको मृतक प्रमिला राईको पोष्टमार्टम प्रतिवेदन।
७. प्रतिवादीले धारिलो जोखिमी हतियार चक्कु प्रहार गरी भएको हत्याबाट कर्तव्य ज्यानको कसूर अपराध गरेको पुष्टि हुन आएकोले प्रतिवादी सुवास राई भन्ने भारतमान राईलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा १ बमोजिम जोखिमी हतियार प्रहार गरी पुन्याएको गंभिर चोटबाट घटाएको कर्तव्य ज्यानको कसूर अपराधमा निज प्रतिवादी सुवास राई भन्ने भारतमान राईलाई सोही ऐनको दफा १७७ को उपदफा (२) बमोजिम सजाय हुन र सोही ऐनको दफा १८६ बमोजिम निज प्रतिवादीबाट मृतकको नजिकको हकवालालाई मनासिव क्षतिपुर्ति दिलाइ भराइ पाउन समेतको अभियोग मागदावी।
८. प्रतिवादी सुवास राई भन्ने भारतमान राईले अदालतमा उपस्थित भई गरेको बयान।
९. बुझिएका मानिस प्रेरना राई तथा जाहेरवाला संजोक राईले समेतले यस अदालतमा उपस्थित भई गरेको वकपत्र।

प्रश्न नं. ५३

- १० प्रतिवादीले उल्लेखित मुलुकी अपराधसंहिता, २०७४ दफा १७७(१) को कसूर अपराध गरेको नभई ऐ.को दफा १७९(१) को खण्ड (क) बमोजिमको कसूर अपराध गरेकोले निज प्रतिवादीलाई । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७९(१) बमोजिम दशवर्ष कैदको सजाय हुने र रु.१,००,०००।-(एक लाख रुपैयाँ) जरिवानासमेत हुने ठहर गरि भएको काठमाडौं जिल्ला अदालतको फैसला ।
- (१२) प्रतिवादी रमेश भन्ने मानबहादुर घिसिङले उच्च अदालत पाटनमा दिएको पुनरावेदन पत्र ।